

		-	001
साष्ट्रय	वाणिज्य	ad	MIHCS
	411 - 10 4	44	

	(
शाखा	कायालय	

ENHANCED CUSTOMER DUE DILIGENCE FORM (LEGAL ENTITIES) वृहत ग्राहक पहिचान गर्ने फारम (संस्थागत)

(FOR HIGH RISK CUSTOMERS ONLY)

(उच्च जोखिमयक्त ग्राहकको लागि मात्र)

			(0 , , , , , ,	, 3, V.		
Acc	count Na	me (खातावालाको नाम)				
Acc	ount Nu	mber (खाता नम्बर)				
Ado	ditional (Company Information (a	कम्पनीको अतिरिक्त विव [ु]	रण)		
a)	Compai	ny Details/कम्पनीको विवरण	:			
		of Firm/Company फर्मको नाम				
		f Business/Industry व्यवसायको प्रकार				
		tory Authority गरी निकाय				
		e No. (if any) पत्र नं. (यदि भएमा)				
		Report (till the date) क्षण रिपोर्ट (हालसम्मको)	Yes/छ	No/छैन	If yes provide details . छ भने उल्लेख गर्नुहोस्	
	Tax Clearance (till the date) कर चूक्ता (हालसम्मको)		Yes/छ No/छैन If yes provide details . छ भने उल्लेख गर्नुहोस्		If yes provide details . छ भने उल्लेख गर्नुहोस्	
	Major Product/Services मुख्य उत्पादन ∕ सेवा					
	Major country of dealings कारोबार हुने मूख्य देश					
	Net Wo					
b)	Major S	Shareholders (10% or mo	ore shareholding)/Ŧ	मूख्य शेयरध	नीहरु (१०% वा सो भन्दा म	गाथि)
	S.No. Name of Share सि.नं. शेयरधनीहरुक				cholding Percentage स्वामित्वको प्रतिशत	Account number at RBB (if any) रा.वा. बैंकमा खाता नं. (यदि भएमा)
						<u> </u>

Note: Use separate sheet, if needed. Please fill separate account opening form (Individual) for all of the shareholders holding 10% or more of the total shares of the company.

यदि आवश्यक छ भने अलग पाना प्रयोग गर्नूहोस् । कम्पनीको कूल शेयर १० प्रतिशत भन्दा बढि अधिक शेयरधनीहरूको लागि कृपया खाता खोल्ने फारम (व्यक्तिगत) भर्नुहोस् ।

Please prepare an organizational structure of your company. / कृपया आफ्नो कम्पनीको संगठनात्मक संरचना तयार गर्नूहोस् ।					
c) Det	tails of the sister concern/s, if a	ny (भगिनी संस्थाको विवरण, यदि	भएमा):		
S.No. सि.नं.	Name of the Sister Concern भगिनी संस्थाको नाम	Nature of Business व्यापारको प्रकृति	Address ठेगाना	Contact No. सम्पर्क नं.	A/c no. if maintained with RBB
		11 11 X 12 15 17	3 11 11	No Control	खाता नं, यदि रा.वा. बैंकमा भए
Sourc	e of Wealth/सम्पत्तिको स्रोत	•			01
	Particula	rs/विवरण		Amount (Ann	nual)/रकम (वार्षिक)
Operati	Particula ng Income/सञ्चालन आम्दानी			Amount (Ann	nual)/रकम (वार्षिक)
Operati Income	Particula ing Income/सञ्चालन आम्दानी from Investment (e.g. rent, sale	of shares, dividend		Amount (Ann	nual)/रकम (वार्षिक)
Operati Income लगानीबा	Particula ng Income/सञ्चालन आम्दानी	of shares, dividend		Amount (Ann	nual)/रकम (वार्षिक)
Operati Income लगानीवा Others	Particula ng Income/सञ्चालन आम्दानी from Investment (e.g. rent, sale ाट आम्दानी (उदाहरणको लागी भाडा	of shares, dividend		Amount (Ann	nual)/रकम (वार्षिक)
Operati Income लगानीवा Others अन्य (कृ	Particular particular ng Income/सञ्चालन आम्दानी कि from Investment (e.g. rent, sale है आम्दानी (उदाहरणको लागी भाडा (please specify) प्या उल्लेख गर्नूहोस) ted level of trading activity (per	of shares, dividend , शेयर बिकि, लाभाशं आदि annum) through RBB ac	.)	Amount (Ann	nual)/रकम (वार्षिक)
Operati Income लगानीबा Others अन्य (कृ Anticipa रा.वा. बैंक	Particularing Income/सञ्चालन आम्दानी from Investment (e.g. rent, sale ाट आम्दानी (उदाहरणको लागी भाडा (please specify) पया उल्लेख गर्नूहोस)	of shares, dividend , शेयर बिकि, लाभाशं आदि annum) through RBB ac	.)	Amount (Ann	nual)/रकम (वार्षिक)
Operati Income लगानीवा Others अन्य (कृ Anticipa रा.वा. बैंक a)	Particular ing Income/सञ्चालन आम्दानी from Investment (e.g. rent, sale iz आम्दानी (उदाहरणको लागी भाडा (please specify) पया उल्लेख गर्नूहोस) ited level of trading activity (per	of shares, dividend , शेयर बिकि, लाभाशं आदि annum) through RBB ac	.)	Amount (Ann	nual)/रकम (वार्षिक)
Operati Income लगानीवा Others अन्य (कृ Anticipa रा.वा. वैंव a)	Particular particular ing Income/सञ्चालन आम्दानी from Investment (e.g. rent, sale it आम्दानी (उदाहरणको लागी भाडा (please specify) प्या उल्लेख गर्नूहोस) ted level of trading activity (per कको खाता मार्फत हुने वार्षिक अनुमार्ग Number of Transaction/s: कारोबारको संख्या Volume of Transactions:	of shares, dividend , शेयर बिकि, लाभाशं आदि annum) through RBB ac	.)	Amount (Ann	nual)/रकम (वार्षिक)
Operati Income लगानीवा Others अन्य (कृ Anticipa रा.वा. वैंक a)	Particular ing Income/सञ्चालन आम्दानी from Investment (e.g. rent, sale iz आम्दानी (उदाहरणको लागी भाडा (please specify) पया उल्लेख गर्नूहोस) ted level of trading activity (per क्को खाता मार्फत हुने वार्षिक अनुमा Number of Transaction/s: कारोबारको संख्या Volume of Transactions: कारोबारको परिमाण	of shares, dividend , शेयर बिकि, लाभाशं आदि annum) through RBB ac	.)	Amount (Ann	nual)/रकम (वार्षिक)
Operati Income लगानीवा Others अन्य (कृ Anticipa रा.वा. बैंव a) b)	Particular ing Income/सञ्चालन आम्दानी from Investment (e.g. rent, sale iz आम्दानी (उदाहरणको लागी भाडा (please specify) पया उल्लेख गर्नूहोस) ited level of trading activity (per pको खाता मार्फत हुने वार्षिक अनुमा Number of Transaction/s: कारोबारको संख्या Volume of Transactions: कारोबारको परिमाण	of shares, dividend , शेयर बिकि, लाभाशं आदि annum) through RBB ad नित कारोबार	ecount.		
Operati Income लगानीवा Others अन्य (कृ Anticipa रा.वा. बैंव a) b)	Particular ing Income/सञ्चालन आम्दानी from Investment (e.g. rent, sale iz आम्दानी (उदाहरणको लागी भाडा (please specify) पया उल्लेख गर्नूहोस) ted level of trading activity (per क्को खाता मार्फत हुने वार्षिक अनुमा Number of Transaction/s: कारोबारको संख्या Volume of Transactions: कारोबारको परिमाण	of shares, dividend , शेयर बिकि, लाभाशं आदि annum) through RBB ac नित कारोबार	ecount.		
Operati Income लगानीवा Others अन्य (कृ Anticipa रा.वा. बैंक a) b)	Particular ing Income/सञ्चालन आम्दानी from Investment (e.g. rent, sale iz आम्दानी (उदाहरणको लागी भाडा (please specify) पया उल्लेख गर्नूहोस) ited level of trading activity (per pको खाता मार्फत हुने वार्षिक अनुमा Number of Transaction/s: कारोबारको संख्या Volume of Transactions: कारोबारको परिमाण icial Information/वित्तिय विवरण Do you have accounts in other I	of shares, dividend, शेयर विकि, लाभाशं आदि annum) through RBB ac नित कारोबार Bank and Financial Instit	ecount. tutions? के तपाईंब	ो अन्य बैंक तथा वित्तिय र	प्त रं थाहरुमा खाताहरु छन् ?
Operati Income लगानीवा Others अन्य (कृ Anticipa रा.वा. बैंक a) b)	Particular Ing Income/सञ्चालन आम्दानी From Investment (e.g. rent, sale हाट आम्दानी (उदाहरणको लागी भाडा (please specify) प्या उल्लेख गर्नूहोस) Ited level of trading activity (per कको खाता मार्फत हुने वार्षिक अनुमा Number of Transaction/s: कारोबारको संख्या Volume of Transactions: कारोबारको परिमाण Icial Information/वित्तिय विवरण Do you have accounts in other I	of shares, dividend, शेयर बिकि, लाभाशं आदि annum) through RBB ac नित कारोबार Bank and Financial Instit छ No/छैन	ecount. tutions? के तपाईंब	हो अन्य बैंक तथा वित्तिय र 5 भने, कृपया बैंक र देशहरू	प्त रं थाहरुमा खाताहरु छन् ?
Operati Income लगानीवा Others अन्य (कृ Anticipa रा.वा. बैंक a) b)	Particular Ing Income/सञ्चालन आम्दानी If from Investment (e.g. rent, sale IZ आम्दानी (उदाहरणको लागी भाडा (please specify) पया उल्लेख गर्नूहोस) Ited level of trading activity (per Ipको खाता मार्फत हुने वार्षिक अनुमा Number of Transaction/s: कारोबारको संख्या Volume of Transactions: कारोबारको परिमाण Icial Information/वित्तिय विवरण Do you have accounts in other I Yes/a If yes, please provide name/s of	of shares, dividend, शेयर बिकि, लाभाशं आदि annum) through RBB ac नित कारोबार Bank and Financial Instit छ No/छैन	ccount. tutions? के तपाईंब	हो अन्य बैंक तथा वित्तिय र 5 भने, कृपया बैंक र देशहरू	प्तस्थाहरुमा खाताहरु छन् ? क्को नाम उल्लेख गर्नूहोस्
Operati Income लगानीवा Others अन्य (कृ Anticipa रा.वा. बैंक a) b)	Particular Ing Income/सञ्चालन आम्दानी If from Investment (e.g. rent, sale IZ आम्दानी (उदाहरणको लागी भाडा (please specify) पया उल्लेख गर्नूहोस) Ited level of trading activity (per Ipको खाता मार्फत हुने वार्षिक अनुमा Number of Transaction/s: कारोबारको संख्या Volume of Transactions: कारोबारको परिमाण Icial Information/वित्तिय विवरण Do you have accounts in other I Yes/a If yes, please provide name/s of	of shares, dividend, शेयर बिकि, लाभाशं आदि annum) through RBB ac नित कारोबार Bank and Financial Instit छ No/छैन	ccount. tutions? के तपाईंब	हो अन्य बैंक तथा वित्तिय र 5 भने, कृपया बैंक र देशहरू	प्तस्थाहरुमा खाताहरु छन् ? क्को नाम उल्लेख गर्नूहोस्
Operati Income लगानीवा Others अन्य (कृ Anticipa रा.वा. बैंक a) b)	Particular Ing Income/सञ्चालन आम्दानी If from Investment (e.g. rent, sale IZ आम्दानी (उदाहरणको लागी भाडा (please specify) पया उल्लेख गर्नूहोस) Ited level of trading activity (per Ipको खाता मार्फत हुने वार्षिक अनुमा Number of Transaction/s: कारोबारको संख्या Volume of Transactions: कारोबारको परिमाण Icial Information/वित्तिय विवरण Do you have accounts in other I Yes/a If yes, please provide name/s of	of shares, dividend, शेयर बिकि, लाभाशं आदि annum) through RBB ac नित कारोबार Bank and Financial Instit छ No/छैन	ccount. tutions? के तपाईंब	हो अन्य बैंक तथा वित्तिय र 5 भने, कृपया बैंक र देशहरू	प्तस्थाहरुमा खाताहरु छन् ? क्को नाम उल्लेख गर्नूहोस्

*	cis/facilities you are availi रेरहन् भएको सुबिधाहरुमा चि	•
ATM/ए.दि.एम	Ī	Mobile Banking/मोबाइल बैंकिङ्ग
Internet Ban	king/इन्टरनेट बैंकिङ्ग	Loan/কর্जা
ASBA/आस्वा		Remittance/विप्रेषण
Other if any	/अन्य, यदि भए	
Other, if any	7 31. 4, 414 115	
earnings (for last 12 r	nonths), in case any of the रूको प्रमाणित प्रतिलिपिहरू स्पष् plain the reasons.	es of the bank statements clearly showing receipt/deposits of your most recer e transactions is routed through other banks? के तपाईं हालको आयको रसीद जम्मा ग ष्ट रूपमा प्रदान गर्न सक्षम हुनुहुन्छ (पछिल्लो १२ महिनाको लागि) यदि अन्य बैंकहरू मार्फत ह
	Client/Agent	t's Declaration ग्पहक ∕ एजेन्टको घोषणा
representation for all purposes	, unless the bank receives न्ने घोषण गर्दछु र बैंकले कुनै	orm is true and correct and the bank can rely fully on such information and any notice in writing of any changes thereafter. माथि उल्लेखित सम्पूर्ण विवरण मैले परिवर्तन बारे लिखित रुपमा सूचना प्राप्त नगरे सम्मको लागि फारममा मैले पेश गरेको यस्तो रहन सक्दछ ।
Name of the customer		
ग्राहकको नाम		
Citizenship Certificate No.		
Passport No.		
पासपोर्ट नं.		
Contact No सम्पर्क नं.		
Date:		
मिति		
Signature/Stamp: दस्तखत / छाप		
	For Rank	Use Only/ बैंक प्रयोजनको लागी मात्र
	For Dalik	
Authorized Person/आधिकारिक व Name/नामः	 यक्ति	